



बृन्दावन नगरपालिका
नगर कार्यपालिकाको कार्यालय

बिश्रामपुर, रौतहट
मधेश प्रदेश, नेपाल

आ.व. २०७९/०८० सालको लागि आन्तरिक आय टेक्का सम्बन्धी सिलबन्दी बोलपत्र आव्हानको सूचना !

प्रथम पटक प्रकाशित भएको मिति २०७९/०९/२८

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६४ (च), सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ तथा बृन्दावन नगरपालिकाको आर्थिक ऐन, २०७९ अनुसूची ५ र १३ (२) अनुसार बृन्दावन नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने निम्न आय शिर्षकहरूमा आर्थिक वर्ष २०७९/०८० का लागि आन्तरिक आय टेक्काहरूको बन्दोबस्त गर्नु पर्ने भएकोले यस बृन्दावन नगरपालिकाको मिति २०७९/०९/२५ गते कार्यपालिका बैठकको निर्णयानुसार यस नगरपालिकाको तपशिल बमोजिमको सामग्रीहरूमा यस नगरपालिकाको आर्थिक ऐन, २०७९ मा निर्धारित निकासी दर बमोजिम तपशिलमा उल्लिखित टेक्का विवरण तथा शर्तहरूको अधिनमा रहि मूल्य अभिवृद्धि (VAT) मा दर्ता भएको फर्म, व्यक्ति वा कम्पनीहरूबाट आ.व. २०७९/०८० का लागि नवीकरण भएको इजाजत पत्र र आ.व. २०७८/०७९ सम्मको आयकर चुक्ताको प्रमाणपत्रको प्रतिलिपिहरू तथा उक्त फर्म कार्य गर्न योग्य भएको स्वघोषणा (Declaration) पत्र सहितको लिखित निवेदनको साथ तोकिएको दस्तुर माछापुच्छ्रे बैंक हर्षाहा शाखा खाता नं. ०७५००६५३९११००१३१ मा जम्मा गरेको बैंक भौचर (पछि फिर्ता नहुने गरी) पेश गरी रिक्तपूर्वकको गोप्य सिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि १५ (पन्ध्र) दिने सूचना प्रकाशित गरिन्छ ।

टेक्का नम्बर	आय टेक्काको नाम	टेक्का अवधि	न्यूनतम कबोल अंक (वार्षिक रु.)	धरौटी रकम रु.	सिलबन्दी दरभाउपत्र फारम खोलिने मिति र समय
३/२०७९/०८०	बृन्दावन न.पा. को आर्थिक ऐन, २०७९ को अनुसूची ५ मा उल्लिखित सामग्रीहरू	२०८० आषाढ मसान्त सम्म	३,५०,०००।- (तीन लाख पचास हजार मात्र)	कबोल अंकको ५ प्रतिशत	२०७९/१०/१३ गते दिनको १:०० बजे
४/२०७९/०८०	बृन्दावन न.पा. को आर्थिक ऐन, २०७९ को अनुसूची १३ सि.नं. २ मा उल्लिखित सामग्रीहरू	२०८० आषाढ मसान्त सम्म	१५,००,०००।- (पन्ध्र लाख मात्र)	कबोल अंकको ५ प्रतिशत	२०७९/१०/१३ गते दिनको २:०० बजे

शर्तहरू:-

- सिलबन्दी दरभाउपत्र फारम रु. १०००।- (अक्षरेपी एक हजार मात्र ।) दस्तुर बुझाई यस कार्यालयबाट प्राप्त हुने छ । सिलबन्दी दरभाउपत्र यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ पन्ध्रौं दिन कार्यालय समय भित्र पेश गर्न सकिनेछ ।
- सिलबन्दी दरभाउपत्र फारम दर्ता गर्ने अन्तिम दिन वा सिलबन्दी दरभाउपत्र खोलिने अन्तिम दिन सार्वजनिक विदा पर्ने गएमा त्यसको भोलिपल्ट दर्ता हुने तथा खोलिनेछ ।
- छुट्टाछुट्टै विषयको सिलबन्दी दरभाउपत्र फारम छुट्टाछुट्टै खाममा सिलबन्दी गरी खामको बाहिर टेक्काको विषय खोली यस कार्यालयको नाम उल्लेख गरी पेश गर्नुपर्नेछ ।
- रिक्तपूर्वक दाखिला भएको सिलबन्दी दरभाउपत्रहरू तोकिएको मिति र समयमा दरभाउपत्र दाता वा निजको प्रतिनिधिको रोहबरमा बृन्दावन नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा नियम अनुसार खोलिनेछ । तर दरभाउपत्र दाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि सिलबन्दी दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
- म्याद नाधी आएको वा रिट नपुगेको वा कुनै शर्त राखी पेश भएको सिलबन्दी दरभाउपत्रलाई मान्यता दिइने छैन ।
- बोलपत्रदाताले बोलपत्र दर्ता गर्दा आफुले कबोल गरेको अंकको ५% ले हुन आउने रकम नघटाई यस कार्यालयको माछापुच्छ्रे बैंक, हर्षाहा स्थित ०७५००६५३९११०००३३ धरौटी खातामा जम्मा गरेको सक्कलै बैंक भौचर वा यस कार्यालयको नाममा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकबाट जारी भएको कम्तिमा ९० दिन म्याद भएको बैंक ग्यारेन्टी (विडवण्ड) बोलपत्र साथ पेश गर्नु पर्नेछ ।
- बोलपत्र दाताले नियमानुसार कबोल अंकको १३% हुने मूल्य अभिवृद्धि कर (VAT) करदाता सेवाको कार्यालय चन्द्रपुर रौतहट कार्यालय कोड ३०५०४२००२ खाता नं. १०००२००१०००० राजश्व शिर्षक नं. ३३३१४ मा बुझाई सक्कल भौचर सहित यस कार्यालयमा बुझाउनु पर्नेछ । सो बाहेक पनि नेपाल सरकार वा स्थानीय तहलाई प्रचलित ऐन नियमानुसार बुझाउनु पर्ने आयकर लगायत अन्य कर, दस्तुर तथा शुल्क आदि सबै बोलपत्रदाता स्वयमले सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ ।
- बृन्दावन नगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ५ मा उल्लिखित सामग्रीहरू:- दाउरा, खंसी बोकाको छाला, फलफुल-तरकारी, सिमेन्ट टायल, माटोको टायल, कवाडि, धान र गहुँको भुसा, इट्टा, दराज पलड, माछा, भैंसी, राँगा, गाई, गोरू, खंसी, बोका, बाखा, बंगुर, सुंगुर, खद्यान पदार्थ, तेलहन, दलहन, हरियो मक्कै आदि ।
- बृन्दावन नगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची १३ (२) मा उल्लिखित सामग्रीहरू:- क्रसर तथा बालुवा प्रशोधन उद्योगबाट उत्पादित ढुंगा, गिट्टी, बालुवा, बेस, डस्ट, चिप्स आदि ।
- बृन्दावन नगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ५ र अनुसूची १३ (२) मा उल्लिखित सामग्रीहरूमा बोलपत्रदाताले भ्याट १३ % रकम थप गरी संकलन गर्न सकिने छ ।

प्रमुख प्रशासकीय अधिकृत